



आमाछोदिङमो गाउँपालिका स्थानीय राजपत्र

खण्ड २) गोलजुङबेशी रसुवा मिति २०८२।१०।१६ (संख्या ६)

भाग-२

नेपालको संविधान बमोजिम आमाछोदिङमो गाउँसभाले आमाछोदिङमो गाउँपालिकाको गाउँ सभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि, २०८२ बनाई सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

**आमाछोदिङमो गाउँपालिकाको गाउँ सभा सचिवालय स्थापना तथा कार्य
सञ्चालन कार्यविधि, २०८२**

सभाबाट स्वीकृत मिति: २०८२/०९/१५

प्रस्तावना: यस आमाछोदिङमो गाउँपालिकाको गाउँ सभाको कार्य सम्पादन गर्नका लागि गाउँ सभाको सचिवालयको स्थापना गर्न र सचिवालयको कार्यसञ्चालन प्रक्रियालाई थप स्पष्ट, प्रभावकारी बनाउन वाञ्छनीय भएकोले,

बागमति प्रदेशको गाउँ/नगर/जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ५८ र आमाछोदिङमो गाउँपालिकाको प्रशासकिय कार्यविधि (नियमित गर्ने), ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी आमाछोदिङमो गाउँसभाले यो कार्यविधि बनाई जारी गरेको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "आमाछोदिङमो गाउँपालिकाको गाउँ सभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि, २०८२" रहेको छ।

(२) यो कार्यविधि गाउँसभाले स्वीकृत गरेको मिति देखि प्रारम्भ हुनेछ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (क) "ऐन" भन्नाले बागमती प्रदेशको गाउँ/नगर/जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ लाई सम्झनु पर्छ।

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

(ख) "समिति" भन्नाले नियम ३ बमोजिमको कार्य व्यवस्था परामर्श समितिलाई सम्झनु पर्छ।

(ग) "प्रस्ताव" भन्नाले गाउँ सभामा विचारार्थ पेश गरिएको कुनै प्रस्ताव सम्झनु पर्छ।

(घ) "प्रस्तुतकर्ता सदस्य" भन्नाले विधेयक प्रस्तुतकर्ता वा कार्यविधि बमोजिमको अन्य प्रस्तावको प्रस्तावक सदस्य सम्झनु पर्छ।

(ङ) "बैठक कक्ष" भन्नाले गाउँ सभाको बैठक कक्ष सम्झनु पर्छ र सो शब्दले बैठक कक्षसँग जोडिएको दर्शकदीर्घा तथा बरण्डालाई समेत जनाउँछ ।

(च) "मर्यादापालक" भन्नाले सभा वा समितिको सुरक्षा व्यवस्था तथा मर्यादा कायम राख्न खटिएको सुरक्षाकर्मी सम्झनु पर्दछ ।

(छ) "सचिव" भन्नाले प्रमुख प्रशासकीय अधिकृतले गाउँ सभा सम्बन्धी कार्य गर्दाको अवस्थाको पदलाई सम्झनु पर्छ र सो शब्दले सभाको सचिवले सभाका समितिको सचिवको रुपमा काम गर्ने गरी तोकेको व्यक्ति समेतलाई सम्झनु पर्दछ ।

(ज) "सचिवालय" भन्नाले गाउँ सभाको सचिवालय सम्झनु पर्छ।

(झ) "अध्यक्ष" भन्नाले सभाको अध्यक्ष सम्झनु पर्दछ।

३. कार्य व्यवस्था परामर्श समिति सम्बन्धि व्यवस्था: (१) बैठकमा पेश हुने प्रस्ताव तथा विषयहरूको प्राथमिकता तथा समयावधि निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने सम्बन्धमा र अध्यक्षले आवश्यक ठहर्याएका अन्य विषयमा परामर्श दिन अध्यक्षको

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

अध्यक्षतामा सम्भव भएसम्म सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका सदस्यहरु समावेश हुनेगरी बढीमा सात जना रहेको एक कार्य व्यवस्था परामर्श समिति गठन गर्न सकिनेछ ।

(२) उपाध्यक्ष कार्यव्यवस्था समितिको पदेन उपाध्यक्ष हुनेछ ।

४. गाउँ सभाको सचिवालय सम्बन्धी व्यवस्था: (१) गाउँ सभाको कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न गाउँ सभा सचिवालय रहनेछ ।

(२) गाउँ सभाको अनुसूची-१ बमोजिमको छुट्टै छाप र अनुसूची-२ बमोजिमको लेटर प्याड हुनेछ ।

(३) प्रमुख प्रशासकीय अधिकृतले गाउँ सभाको सचिवालयको सचिवको रूपमा कार्य गर्नेछ ।

(४) सचिवले आफुलाई भएको अधिकार मध्ये आवश्यकतानुसार केही अधिकार सचिवालयमा काम गर्न खटाइएको कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(५) गाउँ सभाको सचिवालयको कार्य व्यस्ततालाई मध्यनजर गरी प्रमुख प्रशासकीय अधिकृतले आवश्यक समयका लागि गाउँपालिकाका कुनैपनि कर्मचारीलाई कामकाजका लागि खटाउन सक्नेछ ।

५. गाउँ सभा सचिवालयको कार्यक्षेत्र: सभाको सचिवालयको मुख्य कार्यक्षेत्र देहाय बमोजिम रहनेछन् ।

(क) गाउँ सभाको नियमित तथा विशेष अधिवेशन र बैठकको तयारी, बोलावट र व्यवस्थापन गर्ने ।

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

(ख) सभाका निर्णय र प्रस्ताव अभिलेख राख्ने र डिजिटल रूपमा सुरक्षित गर्ने।

(ग) सभा र सभाका समितिको बैठक व्यवस्थापन गर्ने।

(घ) गाउँ सभा सदस्यहरूलाई सूचना, सामग्री र कार्यसूची वितरण गर्ने।

(ङ) निर्णय कार्यान्वयनको अनुगमन गरी कार्यपालिकासँग समन्वय गर्ने।

(च) सभाध्यक्षको निर्देशन पालना गर्ने।

(छ) गाउँ सभा सम्बन्धी कानुनी, प्रशासनिक र प्राविधिक सल्लाह उपलब्ध गराउने।

(ज) सभामा पेस हुने प्रस्ताव, नीति, कार्यक्रम, बजेट तथा प्रतिवेदन तयारी, संकलन र अभिलेख राख्ने।

(झ) गाउँ सभाको अभिलेखमा पारदर्शिता र पहुँच सुनिश्चित गर्ने।

(ञ) प्रस्ताव र कार्यसूची व्यवस्थापन गर्ने।

(ट) अभिलेख र रेकर्ड व्यवस्थापन।

(ठ) विधायिकी कार्यमा सहयोग गर्ने।

(ड) अन्य तोकिएका कार्यहरू सम्पादन गर्ने।

६. सभाको सचिवको अधिकार: ऐनको दफा ५० बमोजिम सभाको सचिवले सभाको वा कुनै समिति वा उपसमितिको बैठकमा प्रवेश गर्न र बैठकमा कार्यरत कर्मचारीलाई निर्देशन दिन वा नियन्त्रण गर्न वा बैठकले मागेको कारवाही सम्बन्धी सल्लाह दिन सक्नेछ।

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

७. सभाको बैठक व्यवस्थापन: (१) गाउँ सभाको बैठक सञ्चालनका लागि सचिवालयले सभाको बैठक पूर्व देहायका कार्यहरू गर्नु पर्नेछ।

(क) अधिवेशनको आव्हान, सूचना र कार्यसूचि व्यवस्थापनको व्यवस्था गर्ने

(ख) बैठक कक्षको बसाई व्यवस्थापन गर्ने

(ग) कार्यव्यवस्था परामर्श समितिको बैठकको व्यवस्थापन र समितिले निर्णय अभिलेख तथा कार्यान्वयनको व्यवस्था गर्ने

(घ) सभामा सभाध्यक्षका लागि कार्यसूची अनुसारको वाचनपत्र तयार गर्ने

(ङ) मर्यादापालकको जिम्मेवारी तोक्ने र परिचालन गर्ने,

(च) सभाको बैठक कक्षमा आवश्यक भौतिक तथा प्राविधिक व्यवस्थापन सस्बन्धी अनुसूची-३ बमोजिमको व्यवस्थापन गर्ने गराउने

(छ) बैठकमा दर्शकदिर्घाको व्यवस्था गर्ने ठाउँ उपलब्ध भएमा सभाको बैठकको कारबाहीमा कुनै असर नपर्ने गरी सोको व्यवस्थापन गर्ने,

(ज) सभाका सदस्यहरूको हाजिरीका लागि सभा कक्षको मुख्य प्रवेश ढोका अगाडी हाजिरी गर्ने व्यवस्था गर्ने,

(झ) अपांगता भएका सदस्यको हकमा अध्यक्षले निर्धारित गरेको स्थानमा आसन ग्रहण गर्ने गरी व्यवस्था मिलाउने

(२) सभाको बैठक चलिरहेको बेला सचिवालयले देहायका कार्यहरू गर्नु पर्नेछ।

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

(क) सभा कक्षामा तोकिएको सचिव र सचिवालयका कर्मचारीहरू बस्न तोकिएको स्थानमा बस्ने

(ख) सभाध्यक्षलाई सभा सञ्चालनमा आवश्यक प्राविधिक, कानुनी र अन्य आवश्यक सहयोग गर्ने

(ग) सभाको बैठकमा पेश हुने प्रस्तावहरू संकलन गर्ने

(घ) सभामा भएका कामकारबाहिको अभिलेख (संक्षिप्त विवरण तयार गर्ने र सभाको बैठकको रेकर्ड भए नभएको सुनिश्चित गर्ने

(ङ) बैठकमा मतदान गर्नु पर्ने भए सोको व्यवस्थापन गर्ने,

८. सभाका काम कारबाहिको अभिलेख राख्ने: सचिवालयले सभाको काम कारबाहिको अभिलेख व्यवस्थापनका लागि देहायका कार्यहरू गर्नु पर्नेछ;

(क) ऐनको दफा २१ बमोजिम सभाको बैठकका निर्णयको अभिलेख राख्ने ।

(ख) सभाको सम्पूर्ण विवरण अनुसूची-४ बमोजिम राख्ने ।

(ग) निर्णय प्रमाणित गराउने र प्रमाणित निर्णय कार्यान्वयन गराउने ।

(घ) ऐनको दफा ४८ बमोजिम कानूनको एकीकृत तथा अध्यवधिक अभिलेख राख्ने ।

(ङ) सभाको बैठकमा भएका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने ।

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

९. समिति सचिवको जिम्मेवारी तोक्ने: (१) सभाको सचिवले सभाका समितिको काम कारबाहि गर्ने गरी कुनै पनि कर्मचारीलाई सचिवको रूपमा तोक्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम तोकिएको समितिको सचिवले देहायका कार्यहरू गर्नु पर्नेछ।

(क) बैठकको मिति, समय, कार्यसूची तयार गरी सदस्यहरूलाई जानकारी दिने,

(ख) बैठकमा भएका छलफल र निर्णयहरू लेखी सुरक्षित राखे,

(ग) समितिको तर्फबाट पत्र पठाउने, प्राप्त गर्ने र सूचना वितरण गर्ने,

(घ) समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने,

(ङ) सबै फाइल, पत्राचार र निर्णय पुस्तिकाहरू सुरक्षित रूपमा राखे,

(च) कार्य प्रगति तथा निर्णय कार्यान्वयनको प्रतिवेदन तयार गरी सभामा पेश गर्ने।

१०. समन्वय सम्बन्धी व्यवस्था: (१) सचिवालयले गाउँपालिकाको सबै शाखासँग आवश्यक

समन्वय गरी काम गर्नेछ।

(२) प्रदेशसभा तथा संघीय संसदसँग पनि आवश्यक परे पत्राचार गर्न सक्नेछ।

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

११. बजेट र स्रोत व्यवस्थापन: (१) सचिवालय सञ्चालनका लागि वार्षिक बजेट गाउँपालिकाको प्रशासन शाखाले विनियोजन गर्नेछ ।

(२) आवश्यक परे साझेदार निकायहरुबाट प्राविधिक वा वित्तीय सहयोग लिन सकिनेछ ।

१२. कार्यविधिको संशोधन: यो कार्यविधि आवश्यक परे गाउँ सभाको बैठकबाट संशोधन गर्न सकिनेछ ।

आमाछोदिङ्मो गाउँपालिका स्थानीय राजपत्र

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

अनुसूची १

(नियम ३ उपनियम (२) सँग सम्बन्धित)

सभाको सचिवालयको छाप

नेपाल सरकारको निशान छाप र सोको तल्लो चन्द्राकार रुपमा
आमाछोदिङमो गाउँपालिका र सोको मुनी गाउँ सभाको सचिवालय
रहने छ। त्यसको मुनी रसुवा रहनेछ।



आमाछोदिङमो गाउँपालिका

गाउँ सभाको सचिवालय

रसुवा

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

अनुसूची २
(नियम ३ उपनियम (२) सँग सम्बन्धित)
सभाको लेटर प्याडको नमूना



च.नं.

स्थानीय सरकार
आमाछोदिङमो गाउँपालिका
गाउँसभाको सचिवालय
गोल्जुङबेशी, रसुवा
मिति

विषय:-

आमाछोदिङमो गाउँपालिका स्थानीय राजपत्र

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

अनुसूची ३

(नियम ७ को उपनियम (१) खण्ड (च) सँग सम्बन्धित।

भौतिक तथा प्राविधिक व्यवस्थापन

१. बैठकको निर्णय पुस्तिका
२. साउण्ड सिष्टम,
३. छायांकन गर्ने कर्नर,
४. प्रिन्टर,
५. नेपालको झण्डा २ वटा (टेबुलको लागि सानो र मञ्चको लागि ठूलो),
६. रेकर्डिङ डिभाईस,
७. राष्ट्रिय धुन,
८. वायरलेस माइक्रोफोन २ पीस,
९. सभा सञ्चालन र कानून निर्माणसँग सम्बन्धित कानूनका कितावहरू,
१०. व्यानर,
११. खानेपानीको व्यवस्थापन, प्राथमिक स्वास्थ्य सेवा
१२. सभाध्यक्षको दाहिने हात पर्ने गरी रोष्टमको व्यवस्थापन,
१३. दर्शकदिर्घामा बस्ने अतिथिको आचार संहिता,
१४. सभाको बैठकमा पत्रकारहरूलाई प्रवेश सम्बन्धी पास बनाई निश्चित स्थानबाट छायांकन तथा प्रत्यक्ष प्रसारण सम्बन्धी व्यवस्था,
१५. स्थानीय एफ. एम. र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था लगाएतको व्यवस्थान गर्ने,

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

अनुसूची ४

(नियम ८ खण्ड (ख) सँग सम्बन्धित)

सम्पूर्ण विवरण

आमाछोदिङमो गाउँपालिका

गाउँ सभाको सचिवालय

गाउँ सभाको औं अधिवेशन कारबाहीको सम्पूर्ण विवरण

मिति:

बैठक संख्या

गाउँ सभामाको ...औं अधिवेशन पहिलो/दोस्रो..... बैठक सभाध्यक्ष

श्री. दिनको बजे प्रारम्भ भयो। को अध्यक्षतामा

(समय) धारणा राखे सभाका सदस्यको नाम: सभाका सदस्यले बोलेको

बेहोरा जस्ताको तस्तै

यसैगरी क्रमशः भएका कारबाहिहरु लेखदै जाने

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

अनुसूची-५

सूचनापत्र (संक्षिप्त विवरण)

आमाछोदिङमो गाउँपालिका

गाउँ सभाको सचिवालय

रसुवा

गाउँ सभाको..... औ अधिवेशन

मिति

बैठक संख्या

सूचना पत्र

बैठक प्रारम्भ: बजे

बैठक समापन: बजे

बैठकको कारवाहीको संक्षिप्त विवरण

१. गाउँ सभाको आजको बैठको कारवाही सभाध्यक्ष श्री गते का दिन को अध्यक्षतामा मिति बजे प्रारम्भ भयो ।

२. त्यसपछि भयो ।

३. त्यसपछि भयो । क्रमशः बैठकमा भएको कारवाही लेख्दै जाने ।

अन्त्यमा, गाउँ सभाको औ अधिवेशनको औ बैठक मितिगते का दिन बजे बस्ने गरी स्थगित गरियो ।

अनुसूची-६

अध्यक्षको वाचनपत्र

गाउँ सभाकोऔं अधिवेशनको
.....औं बैठक

गाउँ सभाका सदस्यहरू,

गाउँ सभाको ...औं अधिवेशनको पहिलो बैठकको कारवाही प्रारम्भ हुन्छ। बागमती प्रदेशको गाउँ/नगर/जिल्ला सभा संचालन (कार्यविधि) ऐन, २०७५ को दफा ३ बमोजिम आजबाट प्रारम्भ भएको गर्दछु। गाउँ सभाको ...औं अधिवेशनमा सबै सदस्यहरूलाई हार्दिक स्वागत अधिवेशनको पहिलो बैठकमा मात्र देहाको मौनधारणा सम्बन्धी कार्यसूची राखे:

सर्वप्रथम जनताको हक र अधिकारको स्थापनार्थ आफ्नो जिवनको बलिदानी दिने ज्ञात अज्ञात सहितको सम्झनामा एक मिनेट मौन धारण गरौं।

शुरु (एक मिनेट पछि) धन्यवाद

गाउँ सभाका सदस्यहरू,

यस औं अधिवेशनसम्म आइपुग्दा हामीले ..गरेका छौं र यस अधिवेशनमा हामी मुख्यतया देहायका कार्यसूचीमा रहि छलफल गर्नेछौं।

- (१) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफल
- (२) सभाका समितिहरूका प्रतिवेदनमा छलफल
- (३) आ.व. को नीति तथा कार्यक्रममा छलफल र पारित

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

(४) आ.व. को नीति बजेट पारित गर्ने

(५) अन्य समसामयिक प्रस्तावहरू

सभाका सदस्यहरू,

यस अधिवेशनका उल्लिखित कार्यसूचिहरू मध्ये आजको बैठकको कार्यसूची देहायअनुसार रहेको छ।

(१) अधिवेशनको सफलताको शुभकामना

(२) गाउँपालिकाको विधेयक, उपर विचार गरियोस् भन्ने प्रस्ताव पेश र सैद्धान्तिक छलफल,

(३) लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत

सभाका सदस्यहरू,

अब म आजको कार्यसूचीको पहिलो नम्बरमा रहेको सभाको ...

औं अधिवेशनको सफलताको शुभकामना मन्तव्य राख सभामा सदस्य श्री लाई अनुमती दिन्छु,

(१) सभामा सदस्य श्री. लाई अनुमती दिन्छु । (समय मिनेट)

(२) सभामा सदस्य श्री. ...लाई अनुमती दिन्छु । (समय मिनेट)

(बोल्ने क्रम समाप्त भएपछि)

सभाका सदस्यहरू, अधिवेशनको सफलताको शुभकामना मन्तव्य राखे क्रम यही अन्त हुन्छ। अब म आजको बैठकको दोस्रो नम्बरमा रहेको कार्यसूची अनुसार बागमती प्रदेशको गाउँ/गाउँ/जिल्ला सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

३३ बमोजिम विधेयक प्रस्तुतकर्ता श्री सम्बन्धमा व्यवस्था गर्न बनेको ..लाई यसपालिकाको विधेयक, २०.... उपर विचार गरियोस भन्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।

अब म यस सभा समक्ष पेश भएको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०.... उपर विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दछु।

यस प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला।

यस प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस् ।
(हुन्छ भनिसकेपछि)

यस प्रस्तावको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोस् ।
(हुन्न भनिसकेपछि)

सर्वसम्मतले पारित भएमा

"हुन्न" भन्ने सदस्यहरूको बहुमत भएकाले सभाका सदस्य श्री....ले प्रस्तुत गर्नु भएको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०..... उपर विचार गरियोस भन्ने प्रस्ताव प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दछु।

(प्रस्ताव पेश गरिसकेपछि)

सभाका सदस्यहरू, अब प्रस्तुत विधेयक माथि सैद्धान्तिक छलफल प्रारम्भ हुन्छ। (सैद्धान्तिक छलफलमा भाग लिने सदस्यले कम्तीमा सभा सञ्चालन हुनु भन्दा कम्तीमा पनि एक घण्टा अगाडी सभाको सचिवलाई सूचना दिई सकेको हुनु पर्छ) ।

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०...." उपर सैद्धान्तिक विषयको छलफलमा आफ्नो धारणा राख सभाका सदस्य श्री ..लाई अनुमति दिन्छु ।

(समय ३ मिनेट)

यसैगरी, सैद्धान्तिक विषयको छलफलमा आफ्नो धारणा राख सभाका सदस्य श्री लाई अनुमति दिन्छु ।

(सैद्धान्तिक विषयको छलफलमा बोल्ने क्रम सकिए पश्चात)

सभाका सदस्यहरू, ". .. गाउँपालिकाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१" उपर सैद्धान्तिक छलफलमा भाग लिने क्रम अब यहीं समाप्त हुन्छ ।

अब म विधेयक प्रस्तुतकर्ता कार्यपालिकाको सदस्य श्री लाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०.... को सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु ।

सभाका सदस्यहरू अब म सभा कार्यसूचीको तेस्रो नम्बरमा रहेको विषयमा छलफलको क्रम अगाडी बढाउन चाहन्छु

गाउँ/गाउँ सभा अन्तर्गत रहेको लेखा समितिको आ.व. २०..... को वार्षिक प्रतिवेदन सभामा पेश गर्न बागमती प्रदेशको गाउँ/गाउँ/जिल्ला सभा संचालन (कार्यविधि) ऐन, २०७५ को बमोजिम लेखा समितिका संयोजक श्री दफा ..लाई अनुमति दिन्छु ।

सभाका सदस्यहरू, आगामी बैठक सम्बत् २०८२ गरी आजको बैठकको कारवाही स्थगन गर्दछु । गते सोमवार दिनको १ बजे बस्ने

खण्ड २) संख्या ६) स्थानीय राजपत्र भाग २, मिति २०८२।९।१६

अनुसूची ७

दर्शकदिर्घाका अतिथिको आचारसंहिता

- (१) दर्शकदिर्घामा बस्दा मर्यादित पोषाक लगाएको हुनु पर्ने,
- (२) दर्शकदिर्घामा बस्ने अनुमति लिई तोकिएको क्षेत्रमा मर्यादित रूपमा बस्ने
- (३) सभाका सदस्यहरूसँग बोल्न वा कुनै किसिमको इसाराबाट सञ्चार गर्न नहुने,
- (४) आपसमा बोल्न र ताली बजाउन नहुने,
- (५) सभा हलमा कुनै तस्वीर खिचन र भिडियो बनाउन नहुने,
- (६) हलमा बस्दा कुनै खानेकुरा खान नहुने, र
- (७) सभाका मर्यादापालक वा स्वयमसेवकले सभाको मर्यादा कायम राखका लागि गरेका निर्देशनहरूको पालना गर्ने।

आज्ञाले

ऋषिकेश अधिकारी

नि.प्रमुख प्रशासकीय अधिकृत

सभाबाट स्वीकृत मिति: २०८३।९।१५

प्रमाणिकरण मिति: २०८२।९।१५